



NMB Bank Limited has signed an agreement with Alternative Energy Promotion Centre (AEPC)/Central Renewable Energy Fund (CREF) assuming role of Handling Bank of CREF for the second consecutive tenure of 3 years. The bank has been the handling bank for CREF since January 2018 and has again been able to retain the role for second consecutive term through a competitive bidding invitation to all “A” class banks and financial institutions. NMB Bank was able to win mandate against strong competition from other commercial banks.

Sustainable Banking forms the cornerstone of NMB Bank’s vision for growth and prosperity in the nation with focus on the real economy segments of SME, MSME, Agriculture, Infrastructure and Energy. Furthermore, the bank supports the initiative of the Government of Nepal (GoN) to transform Nepal’s Renewable Energy infrastructure and supply system in a sustainable manner, in an effort to reduce the reliance of the country on electricity and fossil fuel imports. The bank has also recently developed its Green Financing Framework, and Environmental and Social Risk Management System incorporating IFC Performance Standards, further strengthening its claim as the leading bank in Sustainable Banking.

“NMB will continue its best in class handling bank services to AEPC/CREF for channelizing subsidy, credit and viability gap funding in renewable energy sector in the second tenure as well. The partnership will help to provide much needed renewable energy access to last mile population while also mainstreaming the renewable energy sector. This will also be another stepping stone in the growth of green lending portfolio of the bank.” said Sunil KC, Chief Executive Officer, NMB Bank.

---

एनएमबि बैंक लिमिटेडले दोस्रो कार्यकालको लागी ह्याण्डलिङ्ग बैंकको विशिष्टकृत सेवा प्रदान गर्नको लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र/केन्द्रीय नवीकरणीय ऊर्जा कोषसंग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बैंकले जनवरी २०१८ देखि केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लागि ह्याण्डलिङ्ग बैंकको भूमिकामा कार्य गर्दै आईरहेको छ । केन्द्रले एनएमबि बैंकलाई सार्वजनिक खरीद ऐन एवं सार्वजनिक खरीद र नियमावलीले निर्धारित योग्यता र मापदण्ड अनुसार एक पारदर्शी एवं प्रतिस्पर्धी बोलकबोल प्रक्रियाको माध्यमबाट ह्याण्डलिङ्ग बैंक चयन गरेको हो । केन्द्रले “क” वर्गको इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई बोलकबोल प्रतिस्पर्धाको लागि आव्हान गरेको थियो ।

एनएमबिले दीगो बैकिङ्ग अन्तर्गत रहि देशमा वास्तविक अर्थतन्त्रको प्रवर्द्धनको लागी साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई आफ्नो लगानीको प्राथमिकतामा राखि कार्य गर्दै आएको छ । बैंकले स्वच्छ ऊर्जाको प्रवर्द्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दीगो तरिकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाका स्रोतहरूको उपयोग गर्ने र भारतबाट विजुली र जीवपेश इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई समर्थन गरिरहेको छ । बैंकले हालसालै अन्तर्राष्ट्रिय मान्यता प्राप्त हरित कर्जा सिद्धान्तहरूको आधारमा आफ्नो हरित कर्जा कार्यविधि (Green Financing Framework) र वातावरणीय एवं सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) को विकास अन्तर्राष्ट्रिय वित्त निगमले वातावरणीय एवं सामाजिक जोखिमको क्षेत्रमा निर्देशित गरेका मापदण्डहरू र अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेत समेटेर बनाएको छ ।

उक्त कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भन्नुभयो, “एनएमबिले दोस्रो कार्यकालमा समेत नवीकरणीय ऊर्जा क्षेत्रमा अनुदान, कर्जा लगायत भायाविलिटि ग्याप फन्डिङ्गमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र अन्तर्गत रहेको केन्द्रीय नवीकरणीय कोषलाई स्तरीय ह्याण्डलिङ्ग बैंक सेवाहरू प्रदान गर्नेछ । यस सम्झौताले समग्र नवीकरणीय ऊर्जा क्षेत्रलाई मुल प्रवाहमा ल्याई ऊर्जा र वित्तीय संसाधनहरूमा पहुँच नपुगेको जनसंख्यामा नवीकरणीय ऊर्जाको प्रवर्द्धनको लागि मद्दत गर्ने विश्वास राखेका छौं । साथै यो सम्झौता बैंकको हरित कर्जा पोर्टफोलियोको वृद्धिमा कोषेदुङ्गा सावित हुनेछ ।”

बैंकले देशभरी रहेका १८१ शाखाहरू, १३७ एटिएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत अत्याधुनिक एवं उच्चस्तरीय बैकिङ्ग सेवाहरू प्रदान गर्दै आइरहेको छ ।